



सोरु गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जिमा, मुगु।
कर्णाली प्रदेश, नेपाल।

सवारी साधनहरु खरिद सम्बन्धी सिलबन्दी बोलपत्र / दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७५/०५/१४ गते)

- यस कार्यालयलाई आवश्यक पर्ने 4WD Pickup तथा मोटरसाइकलहरु खरिद गर्नुपर्ने भएकोले सवारी साधन 4WD Pickup सफ्लाई गर्न ईच्छुक उत्पादक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) ले मात्र तथा Motorcycle को हकमा उत्पादक कम्पनीको नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) वा स्थानिय बिक्रेता (Dealer of Importer) ले देहाय बमोजिमका शर्तहरुको अधिनमा रहि रितपूर्वकको बोलपत्र/दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
- सूचना प्रकाशित भएको मितिदेखी बोलपत्रको हकमा ३० औं दिन र दरभाउपत्रको हकमा १५ औं दिनको कार्यालय समयभित्र बोलपत्र/दरभाउपत्रदाताले अध्यावधिक गरेको फर्म, कम्पनी वा संस्था दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको ईजाजतपत्र, मूल्य अभिवृद्धि कर (VAT) मा दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्र, आ. व. २०७३/०७४ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र वा आ. व. २०७४/०७५ को कर/आय विवरण पेश गरेको प्रमाणपत्र, उत्पादक कम्पनीबाट नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) लाई र दरभाउपत्रको लागी नेपालमा रहेको आधिकारीक बिक्रेता (Importer) ले स्थानिय बिक्रेता (Dealer) लाई यस कार्यालयमा बोलपत्र/दरभाउपत्र खरिद तथा दाखिला गर्न अधिकार प्रत्यायोजन गरेको Manufacturer's Authorization Letter (तोकिएको ढाँचा अनुसार) का प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपीहरु तथा निवेदन साथ पेश गरि नियमानुसार लाग्ने राजस्व दस्तुर (फिर्ता नहुने) बुझाई बोलपत्र/दरभाउपत्र फारम यस कार्यालयबाट उपलब्ध गराईने छ।
- खरिद गरिएका बोलपत्र/दरभाउपत्र फारमहरुको महलहरु बोलपत्र/दरभाउपत्रदाताले स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहीछाप गरि सूचना प्रकाशित भएको मितिदेखी बोलपत्रको हकमा ३१ औं दिन र दरभाउपत्रको हकमा १६ औं दिनको १२:०० बजेभित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र/दरभाउपत्र दर्ता गरिसक्नु पर्नेछ।
- बोलपत्र/दरभाउपत्र दाखिला गर्दा बोलपत्र/दरभाउपत्र जमानत वापतको रकम यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुगुमा रहेको धरौटी खाता नं. ४०६०३०३००७१०४ मा दाखिला गरेको सककल बैंक भौचर वा मान्यता प्राप्त बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको बोलपत्रको लागी कम्तिमा १२० दिन र दरभाउपत्रको लागी कम्तिमा ७५ दिन म्याद भएको बैंक जमानीपत्र (Unconditional Bid Bond) बोलपत्र/दरभाउपत्रसाथ पेश गर्नुपर्नेछ। यसरी पेश गरिने जमानत वापतको बैंक भौचर, रसिद वा बैंक जमानीपत्र यो सूचना प्रकाशित भएको मिति पछीको हुनुपर्नेछ र बैंक जमानीपत्रको उल्लेखित म्याद बोलपत्र/दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिदेखी हुनुपर्नेछ।
- दर्ता हुन आएका सिलबन्दी बोलपत्र/दरभाउपत्र फारमहरु यस कार्यालयमा बोलपत्र/दरभाउपत्र दाखिला गर्ने अन्तिम दिन दिउँसो १:०० बजे बोलपत्र/दरभाउपत्रदाताहरु वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिने छ तर बोलपत्र/दरभाउपत्रदाताहरु तथा निजका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र/दरभाउपत्र खोल्न बाधा पर्नेछैन। बोलपत्र/दरभाउपत्र फारम खरिद गर्ने तथा दाखिला गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदा पछी कार्यालय खुलेको दिन सोही समयमा हुनेछन्।
- रित नपुगेका र म्याद नाघि आएका बोलपत्र/दरभाउपत्र उपर कुनै कार्यवाही गरिने छैन।
- दर्ता हुन आएका बोलपत्र/दरभाउपत्रहरु स्वीकृत गर्ने, आंशिक रुपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ।
- बोलपत्र/दरभाउपत्र सम्बन्धी अन्य शर्तहरु बोलपत्र/दरभाउपत्र फारममा उल्लेख गरे बमोजिम हुनेछन्।
- अन्य कार्यविधिहरु सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन समेत) अनुसार साथै नेपाल सरकारका अन्य प्रचलित कानून बमोजिम हुनेछन्।
- अन्य थप केही कुरा बुझ्नु परेमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने छ।

ठेक्का नं.	विवरण	आवश्यक संख्या	फारम दस्तुर रु.	जमानत रकम
SRM/GOODS/NCB /01/ 2074/075	4WD, RHD Pickup, Engine Power Output Not Less than 120 BHP & others are as per approved technical specification.	थान १ (एक)	३,०००/- (बोलपत्र)	कबोल अंकको कम्तिमा २.५० प्रतिशत
SRM/GOODS/SQ/ 01/2075/076	Motorcycle, Piston Displacement 148-160 CC, Engine Power output Not less than 13 BHP, Torque not less than 12 Nm. Others are as per approved technical Specifications.	थान ५ (पाँच)	१,०००/- (दरभाउपत्र)	कबोल अंकको कम्तिमा २.५० प्रतिशत

प्रमुख प्रशासकिय अधिकृत